


# सायल गाउँपालिकाको आर्थिक ऐन, २०७५

गाउँसभाबाट पारित मिति:-२०७५/०३/२५



सायल गाउँपालिका

डोटी

७ नं. प्रदेश, नेपाल

## सायल गाउँपालिकाको आर्थिक ऐन, २०७५

### सायल गाउँपालिका अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन

**प्रस्तावना:** सायल गाउँपालिका आर्थिक वर्ष ०७५।७६ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम गाउँ सभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “सायल गाउँपालिकाको आर्थिक ऐन, २०७५” रहेको छ ।  
(२) यो ऐन २०७५ साल श्रावण १ गतेदेखि सायल गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।
२. **एकीकृत सम्पत्ति कर:** (१) गाउँपालिका क्षेत्रभित्र अनुसूचि ( १) बमोजिम एकिकृत सम्पत्ति कर लगाइने र असूल उपर गरिनेछ । तर आर्थिक बर्ष २०७४।७५ मा घरकर तिर्न बाँकी घरधनीहरुलाई सो आर्थिक बर्षको वक्यौता स्वरुप अनुसूची (१) बमोजिम घर कर समेत लगाईनेछ ।  
स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि “एकीकृत सम्पत्ति कर” भन्नाले गाउँपालिकाको क्षेत्र भित्र कुनै व्यक्तिको स्वामित्वमा रहेको सम्पूर्ण घर र जग्गाको एकीकृत रुपमा हिसाब गरी लगाईने सम्पत्ति करलाई जनाउँछ ।  
(२) उपदफा (१) मा जुनसुकै करा लेखिएको भएतापनि आर्थिक बर्ष २०७५।७६ मा घर कर लगाइनेछैन ।
३. **भूमि कर (मालपोत) :** गाउँपालिका क्षेत्रभित्र गत विगत आर्थिक बर्षमा भूमिकर तिर्नबाँकी जग्गाधनीहरुलाई अनुसूचि(२)बमोजिम तिर्न बाँकी आर्थिक बर्षको भूमि कर (मालपोत) लगाइने र असूल उपर गरिनेछ ।
४. **घर वहाल कर:** गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै आंशिक तवरले वहालमा दिएकोमा अनुसूचि( ३)बमोजिम घर जग्गा वहाल कर लगाइने र असूल गरिनेछ ।
५. **व्यवसाय कर:** गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवा मा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूचि (४) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
६. **जडिबुटी, कवाडी र जीवजन्तु कर:** गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड,

- सिङ, प्वाँख, छाला जस्ता बस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूचि ( ५) बमोजिमको कर लगाइने र असूल उपर गरिनेछ ।
७. **सवारी साधन कर:** गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूचि ( ६) बमोजिम सवारी साधन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
८. **विज्ञापन कर:** गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूचि ( ७) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
९. **मनोरन्जन कर:** गाउँपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूचि (८) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
१०. **बहाल बिटौरी शुल्क:** गाउँपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूचि (९) मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचिमा भएको व्यवस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।
११. **सेवा शुल्क, दस्तुर:** गाउँपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेका अनुसूचि (१०) मा उल्लिखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचिमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१२. **पर्यटन शुल्क:**गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकहरुबाट अनुसूची (११) मा उल्लेखित दरमा पर्यटन शुल्क लगाइने र असूल उपर गरिनेछ । स्वदेशी पर्यटकहरुलाई कर छुट दिइनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
१३. **कर छुट:**यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट दिईने छैन ।
१४. **कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि:** यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि गाउँपालिकाले तोके अनुसार हुनेछ ।

आज्ञाले  
मुनिल ठकुल्ला  
प्रमुख प्रमुख प्रशासकीय अधिकृत

अनुसूची १  
(नियम २ सँग सम्बन्धित)

एकीकृत सम्पत्ति कर

शि न	शिर्षक	एकाइ	आ.ब. २०७४।७५ को करको श्रेणी	आ.ब. २०७५।७६ को करको दर	कैफियत
१	एकीकृत सम्पत्ति कर/घर जग्गा कर				
१.१	एकीकृत सम्पत्ती कर				
१.१.१	रु १ देखी रु १ लाख सम्म मूल्यांकन भएमा(बार्षिक)	रु		५०	
१.१.२	१ लाख भन्दा माथि मूल्यांकन भएमा (बार्षिक)	प्रतिशत		०.०५	
१.२	कच्ची घर				
१.२.१	खरले छाएको	प्रति घर	२०		
१.२.२	टिनले छाएको	प्रति घर	३०		
१.३	पक्की घर (ढुङ्गाले छाएको)				
१.३.१	भुई तले	प्रति घर	४०		
१.३.२	१ तले घर	प्रति घर	६०		
१.३.३	२ तले घर		७५		
१.४	पक्की घर(लेन्टर भएको वा सिमेन्टको गारो भएको )				
१.४.१	भुई तले	प्रति घर	१००		
१.४.२	१ तले घर	प्रति घर	१५०		
१.४.३	२ तले घर	प्रति घर	२००		

अनुसूची २  
(दफा ३ सँग सम्बन्धित)

भूमि कर

शि न	शिर्षक	एकाइ	आ.व.२०७४।७५ को करको श्रेणी	आ.ब. २०७५।७६ को करको दर	कैफियत
२	मालपोत कर				
२.१	न्यूनतम देखि पाँच रोपनी सम्म	एकमुष्ट	१०		
२.२	पाँच रोपनी भन्दा माथि प्रतिरोपनी (चाहारको हकमा )	रोपनी	२		
२.३	पाँच रोपनी भन्दा माथि प्रतिरोपनी (अब्वल दोग्यम र सिम हकमा )	रोपनी	३		
२.४	विलम्ब दस्तुर	प्रतिशत	२५		

अनुसूची ३  
(दफा ४ सँग सम्बन्धित)

घर बहाल कर

शि.न.	शिर्षक	एकाइ	आ.ब.२०७४।७५ को करको श्रेणी	आ.ब. २०७५।७६ को करको दर	कैफियत
३	बहाल कर				
३.१	घर बहाल कर	प्रतिशत	२	२	

अनुसूची ४  
(दफा ५ सँग सम्बन्धित)

व्यवसाय करको दर

शिन	शिर्षक	एकाइ	आ.ब. २०७४।७५ को करको श्रेणी	आ.ब. २०७५।७६ को करको दर	कैफियत
४	ब्यवसाय कर				
४.१	पर्यटन उद्योग				
४.१.१	होमस्टे	वार्षिक	५००	५००	
४.१.२	साधारण होटल र लज, रेष्टुरेन्ट	वार्षिक	५००	५००	
४.१.३	प्रति पर्यटक स्वदेशी र विदेशी	वार्षिक	१००	१००	
४.२	व्यापारिक वस्तु				
४.२.१	खाद्यान्न किनारा पसल (डिलर र खुद्रा)	वार्षिक	५००	५००	
४.२.२	कपडा पसल (थोक एवं खुद्रा)	वार्षिक	५००	५००	
४.२.३	पेट्रोल पम्प	वार्षिक	१०००	१०००	
४.२.४	विद्युत सामान तथा विद्युतीय सामग्री टि.भी., घडी रेडियो बिक्री	वार्षिक	५००	५००	
४.२.५	हेभी इक्विपमेन्ट बस, ट्रक, कार मोटर साईकल, टेम्पो, साईकल मर्मत कारखाना तथा टायर मर्मत केन्द्र	वार्षिक	१०००	१०००	
४.२.६	निर्माण सामग्री	वार्षिक	१०००	१०००	
४.२.७	सूनचांदी पसल (ज्वेलरी)	वार्षिक	५००	५००	
४.३	अन्य सेवा				
४.३.१	विविध श्रृंघार पसल (थोक खुद्रा)	वार्षिक	५००	५००	
४.३.२	फर्नीचर पसल	वार्षिक	५००	५००	
४.३.३	भांडा र गिफ्ट पसल(थोक खुद्रा)	वार्षिक	५००	५००	
४.३.४	केवूल, नेटवर्किङ	वार्षिक	५००	५००	
४.३.५	तरकारी पसल, वीज भण्डार	वार्षिक	५००	५००	
४.३.६	कपडा सिलाइ	वार्षिक	५००	५००	
४.३.७	पुस्तक तथा पत्रिका पसल	वार्षिक	५००	५००	
४.३.८	नर्सरी र फलफुलका विरुवा बिक्रीवितरण	वार्षिक	५००	५००	

४.३.९	चश्मा पसल	वार्षिक	५००	५००	
४.३.१०	फोटो स्टूडियो	वार्षिक	५००	५००	
४.३.११	मासू पसल	वार्षिक	५००	५००	
४.३.१२	हेयर कटिड	वार्षिक	५००	५००	
४.३.१३	आर्ट	वार्षिक	५००	५००	
<b>४.४</b>	<b>मर्मत संभार</b>				
४.४.१	मोटर साईकल, टेम्पो, साईकल रेडियो टि.भि घडी, प्रेशर कुकर, हिटर, टेलीफोन सेट पंखा तथा स्टोभ, विद्युत सामग्री मर्मत केन्द्र	वार्षिक	५००	५००	
<b>४.५</b>	<b>सेवा उद्योग</b>				
४.५.१	डाइभिड इन्स्ट्र्यूट	वार्षिक	१०००	१०००	
४.५.२	चलचित्र मन्दिर	वार्षिक	२०००	२०००	
४.५.३	ल्याब तथा फोटो ग्राफि	वार्षिक	५००	५००	
४.५.४	छापाखाना	वार्षिक	५००	५००	
<b>४.६</b>	<b>कृषि तथा वनजन्य उद्योग</b>				
४.६.१	कृषि वा वन पैदावारमा आधारित उद्योग व्यवसाय, फर्नीचर उद्योग आदी	वार्षिक	५००	५००	
४.६.२	कृषि तथा जडीबुटी निकासी	वार्षिक	५००	५००	
<b>४.७</b>	<b>उर्जामुलक</b>				
४.७.१	वायो ग्यास तथा सौर्य प्रविधि र अन्य श्रोतहरु	वार्षिक	५००	५००	
<b>४.८</b>	<b>उत्पादन मुलक उद्योग</b>				
४.८.१	पाउरोटी भण्डार	वार्षिक	५००	५००	
४.८.२	मिल	वार्षिक	५००	५००	
<b>४.९</b>	<b>वित्तीय सेवा</b>				
४.९.१	सहकारी संस्था (०-५ लाख सम्म पूजी भएको)	वार्षिक	५००	५००	
४.९.२	सहकारी संस्था ( २५ लाख सम्म पूजी भएको)	वार्षिक	१०००	१०००	
४.९.३	बैंक ग र घ वर्ग	वार्षिक	१०००	१०००	
४.९.४	रेमिटेन्स सेवा	वार्षिक	५००	५००	
<b>४.१०</b>	<b>स्वास्थ्य सेवा</b>				
४.१०.१	निजी तथा गैरसरकारी अस्पताल	वार्षिक	५०००	५०००	
४.१०.२	नर्सिड होम	वार्षिक	१०००	१०००	
४.१०.३	क्लिनिक तथा ल्याब	वार्षिक	१०००	१०००	
४.१०.४	डेन्टल ल्याब वा क्लिनिक	वार्षिक	१०००	१०००	
४.१०.५	नीजि मेडिकल	वार्षिक	५००	५००	

४.११	शिक्षा सेवा				
४.११.१	नि.जि क्षेत्रका बोर्डिङ स्कुल माध्यामिक विद्यालय	वार्षिक	१५००	१५००	
४.११.२	नि.जि क्षेत्रका बोर्डिङ स्कुल आधारभूत विद्यालय	वार्षिक	१०००	१०००	
४.११.३	टाईपिङ, कम्प्युटर तथा भाषा प्रशिक्षण संस्था	वार्षिक	१०००	१०००	
४.११.४	सिलाई, बूनाई, पेन्टिङ, कटिङ प्रशिक्षण	वार्षिक	१०००	१०००	
४.११.५	टेक्निकल इन्ष्टिच्युट	वार्षिक	१०००	१०००	
४.१२	निर्माण व्यवसायी गाउँपालिकामा प्रधान कार्यालय भएको निर्माणव्यवसायमा				
४.१२.४	घ वर्ग	वार्षिक	१५००	१५००	
४.१३	संचार सेवा				
४.१३.१	निजी क्षेत्रका कूरियर, फ्याक्स, इमेल, इन्टरनेट र टेलिफोन		५००	५००	
४.१४	विशेषज्ञ मरामर्श तथा अन्य व्यवसायिक सेवा				
४.१४.१	चिकित्सक विशेषज्ञ (स्वा.सहायक, कविराज)		५००	५००	
४.१४.२	ल फर्म		५००	५००	
४.१४.३	कन्सल्टेन्सी फर्म (इन्जीनियर र ओ.)		५००	५००	
४.१४.४	ज्योतिस		५००	५००	
४.१४.५	अडिटर फर्म क		१००००	१००००	
४.१४.६	अडिटर फर्म ख		५०००	५०००	
४.१४.७	अडिटर फर्म ग		३०००	३०००	
४.१४.८	अडिटर फर्म घ		१५००	१५००	
४.१५	अन्य व्यवसाय				
४.१५.१	कवाडी सामानको थोक बिक्रेता, टेण्ट हाउस, लाउण्ड्री पसल, मिठाई पसल		५००	५००	
४.१५.२	मादल पसल		२००	२००	
४.१५.३	माटोको भाँडा बनाउने		१००	१००	
४.१६	साधारण उद्योग				
४.१६.१	कटिङ हुंगा उद्योग, इट्टा भट्टा, ग्रिल उद्योग, ब्लक उद्योग		१०००	१०००	
४.१७	काठ दुवानी कर				
४.१७.१	साल वा सो सरहको काठ				
क	ट्रक	प्रति ट्रक	१०००	१०००	
ख	ट्याक्टर	प्रति ट्र्याक्टर	५००	५००	
४.१७.१	कुकाठ वा सो सरहको काठ				
क	ट्रक	प्रति ट्रक	५००	५००	



ख	ट्याक्टर	प्रति ट्याक्टर	३००	३००	
४.१८	मदिरा विक्रेता				
४.१८.१	नयाँ दर्ता सिफारिस	बार्षिक	२००००	२००००	
४.१८.२	नवीकरण सिफारिस	बार्षिक	१००००	१००००	
४.१८.३	मदिराको इजाजत नलिइ कारोबार गर्नेलाई जरिवाना	प्रतिपटक	२५०००	२५०००	
४.१८.४	मदिराको इजाजत नवीकरण नगरी कारोबार गर्नेलाई जरिवाना	प्रतिपटक	१५०००	१५०००	
४.१८.५	धुमपान तथा सुर्तीजन्य पदार्थ विक्रीको इजाजत लिएकोलाई	बार्षिक	२०००	२०००	
४.१८.६	धुमपान तथा सुर्तीजन्य पदार्थ विक्रीको इजाजत नलिएकोलाई जरिवाना	प्रतिपटक	२५००	२५००	

अनुसूची ५  
(दफा ६ सँग सम्बन्धित)

शि न	शिर्षक	एकाइ	आ.ब. २०७४।७५ को करको श्रेणी	आ.ब. २०७५।७६ को करको दर	कैफियत
५	जटिबुटि कबाडी र जिवजन्तु कर				
५.१	ऊन		५००	५००	
५.२	खोटो, जटिवुटी, वनकस, कबाडीमाल		१०००	१०००	

अनुसूची ६  
(दफा ७ सँग सम्बन्धित)

शि न	शिर्षक	एकाइ	आ.ब. २०७४।७५ को करको श्रेणी	आ.ब. २०७५।७६ को करको दर	कैफियत
६	सवारी कर				
६.१	बार्षिक सवारी कर (गा पा भित्रको दर्ताका लागि)				
६.१.१	स्कूटर मोटरसाइकल, रिक्सा, टेम्पो, घोडा	प्रति सवारी	१००	१००	
६.१.२	खच्चर	प्रति सवारी		५०	
६.२	पटके सवारी कर				
६.२.१	बस, ट्रक, ट्याक्टर, मिनिबस छ पाङ्ग्रे, लोडर, डोजर र एक्सभेटर	बार्षिक	१०००	१०००	
६.२.२	भाडाको कार जीप मिनिबस ४ पाङ्ग्रे	बार्षिक	५००	५००	
६.२.३	निजी कार, भ्यान, जिप, पिकअप	बार्षिक	३००	३००	
६.२.४	स्कूटर मोटरसाइकल	बार्षिक	१००	१००	

अनुसूची ७  
(दफा ८ सँग सम्बन्धित)

शि न	शिर्षक	एकाइ	आ.ब. २०७४।७५ को करको श्रेणी	आ.ब. २०७५।७६ को करको दर	कैफियत
<b>७</b>	<b>विज्ञापन दर</b>				
७.१	साइनबोर्ड, ग्लोबोर्ड, स्टल आदिमा २५ वर्गफूट भन्दा माथि	प्रति थान	१००	१००	
७.२	साइनबोर्ड, ग्लोबोर्ड, स्टल आदिमा २५ वर्गफूट सम्म	प्रति थान	५०	५०	

अनुसूची ८  
(दफा ९ सँग सम्बन्धित)

शि न	शिर्षक	एकाइ	आ.ब. २०७४।७५ को करको श्रेणी	आ.ब. २०७५।७६ को करको दर	कैफियत
<b>८</b>	<b>मनोरञ्जन कर</b>				
८.१	चल चित्र हल	बार्षिक	१०००	१०००	
८.२	नाचघर	बार्षिक	१०००	१०००	
८.३	डान्सबार	बार्षिक	१०००	१०००	

अनुसूची ९  
(दफा १० सँग सम्बन्धित)

शि न	शिर्षक	एकाइ	आ.ब. २०७४।७५ को करको श्रेणी	आ.ब. २०७५।७६ को करको दर	कैफियत
<b>९</b>	<b>बहाल बिटोरि सुल्क</b>				
९.१	हाट बजार		५००	५००	

अनुसूची १०  
(दफा ११ सँग सम्बन्धित)

शि न	शिर्षक	एकाइ	आ.ब. २०७४।७५ को करको श्रेणी	आ.ब. २०७५।७६ को करको दर	कैफियत
<b>१०</b>	<b>स्थानीय पूर्वाधार र सेवा शुल्क</b>				
१०.१	सिफारिस				
१०.१.१	नाता प्रमाणित		१००	१००	
१०.१.२	नागरिकता सिफारिश				
क)	वंशज, जन्मको नागरिकता सिफारिश		५०	१००	
ख)	वैवाहिक अंगिकृत नागरिकता सिफारिश गर्ने		१००	२००	
१०.१.३	प्रतिलिपि नागरिकता सिफारिश		१००	१५०	
१०.१.४	राहदानी सिफारिश		२००	२००	
१०.१.५	बहाल करको लेखाजोखा सिफारिश गर्ने		५०	१००	
१०.१.६	मोहि लगत कट्टाको सिफारिश गर्ने		१००	१००	
१०.१.७	घरजग्गा करको लेखाजोखा सिफारिश गर्ने		१००	१००	
१०.१.८	जन्म मिति प्रमाणित गर्ने		५०	१००	
१०.१.९	व्यापार व्यवसाय बन्द भएको सञ्चालन नभएको वा हुँदै नभएको सिफारिश गर्ने		१००	१००	
१०.१.१०	मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिश गर्ने		१००	१००	
१०.१.११	विवाहित वा अविवाहित प्रमाणित गर्ने		१००	१००	
१०.१.१२	अंग्रेजी माध्यममा सिफारिश तथा प्रमाणित गर्ने		१००	१५०	
१०.१.१३	घर पाताल प्रमाणित गर्ने		१००	१००	
१०.१.१४	व्यक्तिगत विवरण प्रमाणित गर्ने		१००	१००	
१०.१.१५	पुर्जामा घर कायम गर्ने सिफारिश गर्ने		५००	५००	
१०.१.१६	फरक फरक नाम थर जन्ममिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हे भन्ने सिफारिश गर्ने		१००	१५०	
१०.१.१७	नामथर जन्ममिति संशोधनको सिफारिश गर्ने		१००	१५०	
१०.१.१८	जग्गाधनी पुर्जा हराएको सिफारिश गर्ने		१००	२००	

१०.१.१९	कागज र मन्जुरीनामा प्रमाणित गर्ने		१००	१००	
१०.१.२०	किताकाट गर्न सिफारिश गर्ने	प्रति पटक	५०	१००	
१०.१.२१	संरक्षक प्रमाणित गर्ने तथा सस्थागत व्यक्तिगत संरक्षक सिफारिश गर्ने (स्वदेशीको हकमा )		१००	१००	
१०.१.२२	संरक्षक प्रमाणित गर्ने तथा सस्थागत व्यक्तिगत संरक्षक सिफारिश गर्ने (विदेशीको हकमा )		५००	१०००	
१०.१.२३	हकवाला वा हकदार प्रमाणित गर्ने		१००	१००	
१०.१.२४	नामसारी गर्न सिफारिश गर्ने		१००	२००	
१०.१.२५	जग्गा हक सम्बन्धमा सिफारिश गर्ने		१००	२००	
१०.१.२६	मृतकसँग नाता प्रमाणित तथा सर्जमीन मुचुल्का गर्ने		१००	१००	
१०.१.२७	उद्योग दर्ता सिफारिश				
क	साना उद्योग		१००	२००	
ख	मझौला उद्योग		५००	५००	
ग	ठुला उद्योग		१०००	१०००	
१०.१.२८	उद्योग ठाउँसारी गर्न सिफारिश गर्ने		५००	५००	
१०.१.२९	जीवित रहेको सिफारिश गर्ने		१००	१००	
१०.१.३०	पूर्वप्राथमिक विद्यालय खोल्न सिफारिश र अनुमति दिने		५००	५००	
१०.१.३१	जग्गा मुल्याङ्कन सिफारिश मुल्याङ्कन गर्न				
क	रु पचास लाख सम्म		१०००	१०००	
ख)	रु पचासलाख भन्दा माथि प्रति लाख		४०	४०	
१०.१.३२	विद्यालयको कक्षा थप गर्न सिफारिश गर्ने				
क	सामुदायिक वा सरकारी				
अ.	क. वाल विकास केन्द्र सञ्चालन अनुमति		१००	१००	
आ.	ख. आधारभूत विद्यालय		२००	२००	
इ	ग. माध्यमिक विद्यालय		३००	३००	
ई	घ. स्नातक/ स्नातकोत्तर		५००	५००	
ख	निजि । संस्थागत				
अ.	क. वाल विकास केन्द्र सञ्चालन अनुमति		३००	३००	
आ.	ख. आधारभूत विद्यालय		१०००	५००	
इ	ग. मा.वि.		१५००	७००	
ई	घ. स्नातक/ स्नातकोत्तर		२०००	१०००	
१०.१.३३	पालन पोषणका लागि सिफारिश गर्ने		१००	१००	
१०.१.३४	आर्थिक अवस्थाको सिफारिश गर्ने				
क	विपन्नताको सिफारिश		५०	१००	

ख)	सम्पन्नताको सिफारिश		२००	२००	
१०.१.३५	विद्यालय ठाउँसारी गर्न सिफारिश गर्ने		५००	५००	
१०.१.३६	टेलिफोन, धारा तथा विद्युत जडानको सिफारिश गर्ने				
क)	आर.सी.सी. पक्की घर		२००	२००	
ख)	अन्य घर		१००	१००	
१०.१.३७	काठ दाउराको सिफारिस	प्रति रुख	१००	१००	
१०.१.३८	सर्जिमिन मुचुल्का गरेको शुल्क		५०	१००	
१०.१.३९	चारित्रिक सिफारिस		१००	१००	
१०.१.४०	भवन निर्माणको साधारण स्वीकृति सम्बन्धी सिफारिस		५००	५००	
१०.१.४१	छात्रवृत्ति सम्बन्धी सिफारिस		१००	१००	
१०.१.४२	पेन्सन मिलान सिफारिश		१००	१००	
१०.१.४३	संस्था दर्ता सिफारिश		१००	१००	
१०.१.४४	जातीय पहिचान सिफारिश		१००	१००	
१०.१.४५	प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिम अन्य सिफारिश गर्ने		१००	१००	
१०.२	<b>अन्य दस्तुर</b>				
१०.२.१	निवेदन दस्तुर		१०	२०	
१०.२.२	अनुसुची फाराम (जन्म मृत्यु विवाह बसाइसराइ बाहेक)		२०	२०	
१०.२.३	जन्म दर्ता दस्तुर		१००	१००	
१०.२.४	मृत्यु दर्ता दस्तुर		५०	५०	
१०.२.५	बसाइसराइ दर्ता दस्तुर		२००	२००	
१०.२.६	विवाह दर्ता दस्तुर		२००	२००	
१०.२.७	सम्बन्ध विच्छेद दर्ता दस्तुर		१००	५००	
१०.२.८	जन्म, मृत, विवाह, बसाइसराइ र सम्बन्ध विच्छेद दर्ता प्रतिलिपि दस्तुर		१००	१००	
१०.२.९	कोटेशन फाराम शुल्क		१०	२०	
१०.२.१०	सिलबन्दी कोटेशन/ टेण्डर फाराम शुल्क		सार्वजनिक खरिद नियमावली बमोजिम		
१०.२.११	निवेदन नक्कल प्रति पाना				
क)	कार्यालयको तर्फबाट गरिदिनु परेमा		१०	१०	
ख)	आफैले गरि लगेमा		५	५	
१०.२.१२	भरुवा बन्दूक नवीकरण दस्तुर		१५०	१५०	
१०.२.१३	घर नक्सा पास । प्रमाणीकरण दस्तुर				
	पक्की घर नक्सापास । प्रमाणीकरण	प्रति बर्ग फिट	२	२	
	घर निर्माण नक्शाको नक्कल दस्तुर	प्रति पटक	२००	२००	

	कच्ची घर प्रमाणीकरण	प्रति बर्ग फिट	१	१	
१०.२.१४	कृतिम गर्भाधान दस्तुर भैसी	पटक	२००	२००	
१०.२.१५	कृतिम गर्भाधान दस्तुर गाइ	पटक	१५०	१५०	
१०.२.१६	कृतिम गर्भाधान दस्तुर बाखा	पटक	५०	५०	
१०.२.१७	गोरु खसी पारेको	पटक	५०	१००	
१०.२.१८	बोका खसी पारेको	पटक	२०	५०	
१०.२.१९	घोडा खसी पारेको	पटक	५००	५००	
१०.२.२०	कृषक समुह दर्ता दस्तुर	बार्षिक	५०	२००	
१०.२.२१	कृषक समुह नवीकरण दस्तुर	बार्षिक	२०	१००	
१०.२.२२	फर्म दर्ता दस्तुर	बार्षिक	५००	५००	
१०.२.२३	फर्म नवीकरण दस्तुर	बार्षिक	२००	२००	
<b>११.३</b>	<b>प्राकृतिकसाधन उपयोग कर</b>				
१०.३.१	गिटी ढुंगा, बालुवा (गा पा भित्रका उपभोक्तालाइ )	प्रति गाडी	१००	प्रदेश कानून बमोजिम	
१०.३.२	गिटी ढुंगा, बालुवा (गा पा बाहिरका उपभोक्तालाइ )	प्रति गाडी	५००	प्रदेश कानून बमोजिम	
१०.३.३	पत्थर खानी (निश्चित खानी भएकोलाइ)	प्रतिवर्ष	५०००	प्रदेश कानून बमोजिम	
१०.३.४	फुटकर पत्थर	प्रतिघर छाएको	१०००	प्रदेश कानून बमोजिम	
<b>११.४</b>	<b>पटकेव्यवसाय कर</b>				
१०.४.१	फेन्सी र खूद्रा सामान गाडीद्वारा घूमाएर बेचेहरुका लागि प्रतिपटक		२००	२००	
१०.४.२	रांगा, भैसी प्रतिगोटा		२००	२००	
१०.४.३	खसी बोका प्रति गोटा		२०	२०	
१०.४.४	हांस, कूकुरा र अन्य पक्षी प्रति गाडी		२००	२००	

**अनुसूची ११**  
(दफा १२ सँग सम्बन्धित)

शि न	शिर्षक	एकाइ	आ.ब. २०७४।७५ को करको श्रेणी	आ.ब. २०७५।७६ को करको दर	कैफियत
<b>११</b>	<b>पर्यटन उद्योग</b>				
११.१	पर्यटन शुल्क (विदेशीको हकमा )		१००	१००	